

विधान २०७.....

१.प्रारम्भिक: क.यस उपभोक्त समितिको नामरहने छ ।

ख. यो विधान माई नगरपालिकाबाट स्वीकृत हुनासाथ लागु हुने छ ।

२.कार्यक्षेत्र: यस उपभोक्ता समितिको कार्यक्षेत्र सम्झौतामा उल्लिखित योजना/ कार्यक्रम क्षेत्रभित्र रहनेछ ।

३.परिभाषा: क. "समिति" भन्नाले यस विधान बमोजिम गठित उपभोक्ता समितिलाई जनाउने छ ।

ख."पदाधिकारी" भन्नाले उपभोक्ता समितिका पदाधिकारीलाई सम्झनु पर्नेछ ।

४.संस्थाको छाप: यस समितिको छाप.....नाम उल्लिखित हुनेछ ।

५.उद्देश्य: यस समितिको मूल उद्देश्य सम्झौता बमोजिमनिर्माण/मर्मत/सञ्चालन गर्ने रहनेछ ।

६.सदस्यको योग्यता: यस विधान पालना गर्ने निम्न लिखित योग्यता पुगेका व्यक्ति समितिको विधान बमोजिम सदस्य बन्न सक्नेछन् ।

क. नेपाली नागरिक ।

ख. सञ्चालित योजनाबाट लाभ पुग्ने लाभग्राही ।

ग. अन्य उपभोक्ता समितिमा बहाल नरहेको ।

घ. सरकारी लाभको कुनै पदमा बाहल नरहेको ।

ङ. पेशकी बाँकी नरहेको ।

च. फौजदारी अभियोगमा कुनै किसिमको कसुरदार नठहरिएको ।

७.सदस्यताको खारेजी:

क. समितिको उद्देश्य विपरित कार्य गरेमा ।

ख. मृत्यु भएमा ।

ग. राजिनामा दिएमा ।

घ. मगज बिग्रिएमा ।

ङ. दफा ६ बमोजिमको कुनै योग्यता नरहेमा/ नपुगेमा ।

८.उपभोक्ता समिति: यो विधानको उद्देश्य पुरा गर्न लाभग्राही समूहको आम भेलाबाट ४०% महिला सहित बढीमा ११ सदस्यीय उपभोक्ता समिति गठन गरिने छ । जसमा अध्यक्ष १, उपाध्यक्ष १, कोषाध्यक्ष १ र अन्य सदस्यहरु रहनेछन् । मुख्य तीन पद मध्ये कुनै एक पदमा महिला अनिवार्य रहनुपर्नेछ ।

९.उपभोक्ता समितिको काम कर्तव्य अधिकार: यो उपभोक्ता समितिको काम कर्तव्य अधिकार सम्झौता बमोजिम योजना/कार्यक्रम सम्पन्न गरी फरफारक गर्ने/गराउने रहनेछ ।

१०.उपभोक्ता समितिको बैठक: क.उपभोक्ता समितिले कार्य सञ्चालन गर्नु पूर्व प्राविधिक लागत अनुमान तयार गर्दाका बखत, रनिङ्ग विल माग गर्दा र अन्तिम विल माग गर्दा अनिवार्य रुपमा बैठक बस्नेछ साथै आवश्यकता अनुसार अध्यक्षको सल्लाह बमोजिम तोकिएको स्थान र समयमा बैठक बस्ने छ ।

ख.कार्य समितिमा बहुमतको निर्णय मान्य हुनेछ । अतः बराबर भएमा अध्यक्षको मत निर्णायक हुने छ ।

ग.कार्य समितिका सम्पूर्ण निर्णयहरु सचिवले अभिलेखन गरी राख्ने छ ।

११.उपभोक्ता समितिको अवधि नगरपालिका कार्यालयले अन्यथा जिम्मेवारी दिएको अवस्थामा बाहेक यो उपभोक्ता समितिको अवधि योजना सम्पन्न भइ फरफारक नभएसम्मका लागि हुनेछ ।

१२.आर्थिक स्रोत:- क.नगरपालिका कार्यालयबाट सम्झौता बमोजिम भुक्तानी हुन आउने रकम ।

ख.लाभग्राही समूहबाट सम्झौता बमोजिम जम्मा हुन आएको रकम ।

ग.समितिलाई प्राप्त अन्य जुनसुकै रकम ।

१३.कोष सञ्चालन: समितिको बैङ्क खाता समितिका अध्यक्ष,सचिव र कोषाध्यक्षको संयुक्त दस्तखतबाट वा महिला पदाधिकारी सहित कुनै दुई पदाधिकारीको दस्तखतबाट सञ्चालन हुनेछ । तोकिएका पदाधिकारी मध्ये कसैको मृत्यु भएमा, अन्यत्र बसाइसरी गरएमा, शारिरीक वा मानसिक रुपमा असक्त भएमा उपभोक्ता समितिको दुई तिहाइ बहुमतको निर्णयबाट रिक्त स्थान पदपूर्ति/परिवर्तन गर्न सकिनेछ ।

१४.विधान संशोधन: लाभग्राहीको आमभेलाको दुई तिहाइ बहुमतबाट विधान संशोधन गर्न सकिनेछ ।

१५ सामाजिक परीक्षण र सार्वजनिकीकरण: उपभोक्ता समितिले आवश्यकता अनुसार योजना सञ्चालन हुँदाका बखत र योजना सम्पन्न भए पश्चात अनिवार्य रुपमा सम्पूर्ण लाभग्राहीहरुको भेला गराई सामाजिक परीक्षण तथा आय व्यय सार्वजनिकीकरण गरी सोको प्रतिवेदन योजना फरफारकका बखत नगरपालिका कार्यालयमा पेश गरिनेछ ।